

संक्रमण: स्कूलमा सकारात्मक शुरुवात

परिवारहरूलाई *Transition Learning and Development Statement* (संक्रमण प्रशिक्षण र विकास विवरण) भर्न मद्दत गर्ने निर्देशन

स्कूलमा शुरुवात सकारात्मक हुन किन महत्त्वपूर्ण छ?

स्कूलमा सकारात्मक शुरुवात हुनाले संक्रमणकालमा र त्यस पछि सम्म तपाईंको बच्चामा राम्रो पढाई र भलाईको परिणाम ल्याउनेछ। प्रभावकारी र सकारात्मक संक्रमण सुनिश्चित गर्नाले तपाईंको बच्चाको सिकाइ र विकासको निरन्तरता कायम राख्नमा पनि सहयोग गर्दछ। सिकाइको निरन्तरता कायम राख्नमा भब्य जोड दिनुको महत्त्व के हो भने, आफ्नो बच्चाको पूर्व र वर्तमान अनुभव निर्माण गर्नाले तिनीहरूलाई सुरक्षित महसुस गर्न, विश्वस्त हुन र ठाउँ, घटना र दैनिक कुराहरूसँग सम्बन्ध अटुट राख्न मद्दत गर्दछ। स्कूलमा सकारात्मक शुरुवात गर्नाले युवाहरूको लचकदारता बढ्दछ।

TRANSITION LEARNING AND DEVELOPMENT STATEMENT (संक्रमण प्रशिक्षण र विकास विवरण) के हो?

प्रारम्भिक बाल्यकाल सेवा, स्कूल, OSHC (स्कूल समय बाहिरको रेखदेख सेवा) साथै परिवार ई सबै केटाकेटीहरूको सिकाई र भलाईमा लागेका साझेदार हुन। स्कूल, परिवार र अन्य सेवाहरू बिच जानकारी साझेदारी गर्न सजिलो बनाउन हरेक बच्चाको लागि व्यक्तिगत Transition Learning and Development Statement (संक्रमण प्रशिक्षण र विकास विवरण – (संक्रमण विवरण) उनिहरू स्कूल जाने बेलमा प्रारम्भिक बाल्यकाल सेवाद्वारा लेखिन्छ।

प्रारम्भिक बाल्यकाल सेवामा हुँदा देखी विद्यालय सम्मको तपाईंको बच्चाको पढाइ, विकास र भलाई बारे जानकारी संक्रमण विवरणद्वारा साझेदारी गरिन्छ। संक्रमण विवरणमा तपाईंको बच्चाको रुचि, कौशल र क्षमता संक्षिप्तमा लेखिएको हुन्छ र पढाईको यात्रामा उनिहरूलाई सहयोग पुर्याउनका लागि उनिहरूको व्यक्तिगत आवश्यकता र शिक्षाको रणनीतिको पहिचान गरिएको हुन्छ।

यो संक्रमण विवरणले तपाईंको बच्चा स्कूलको संक्रमणमा लागेपछि उनको पढाई बारे बुझ्न, सहयोग पुर्याउन, त्यसबारे संवाद गर्न र उनको पढाई बारे वकालत गर्न तपाईंलाई मद्दत गर्नेछ। संक्रमण विवरणमा भएको जानकारीले तयारी गर्ने शिक्षकलाई तपाईंको बच्चाको बारे चाँडै थाहा पाउने र उपयुक्त सिकने र सिकाउने कार्यक्रमको योजना तय गर्न मद्दत गर्नेछ। यदी तपाईं OSHC सेवामा आफ्नो बच्चा पठाउने योजना बनाउदै हुनुहुन्छ भने, यो संक्रमण विवरणले OSHC का शिक्षकहरूलाई तपाईंको बच्चाको रुचिहरू बारे योजना बनाउन र प्रारम्भिक बाल्यकाल, विद्यालय र OSHC बीच निरन्तरता कायम राख्न सहयोग गर्दछ।

यो संक्रमण विवरणमा तपाईंको बच्चाको नाम, जन्म मिति र फोटो हुन्छ, थप तपाईंको नाम र सम्पर्क विवरण सहित आफ्नो बच्चाको केही व्यक्तिगत जानकारी हुन्छ। त्यसमा तपाईंको बच्चालाई सहयोग पुर्याउने अन्य प्रारम्भिक बाल्यकाल व्यवसायीकको नाम र सम्पर्क विवरण पनि समावेश हुन्छ।

तपाईं र तपाईंको बच्चाले स्कूल सुरु गर्नुभन्दा पहिले र स्कूल वर्ष भरि कुनै एउटा गतिविधिमा भाग लिनु भयो भने त्यसले तपाईंको बच्चाको संक्रमण विवरणमा योगदान पुर्याउनेछ।

संक्रमण विवरणको कुन भाग मैले भर्ने हो?

खण्ड १ र १.१ तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकले भर्नुहुन्छ।
खण्ड १.२ यदी तपाईंको बच्चाको विकाशात्मक ढिलाइ वा अशक्तता छ भने यो खण्ड तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकले भरिदिन सक्नुहुन्छ। तपाईंको बच्चालाई सहयोग गर्ने अन्य बाल्यकाल पेशेवारहरूले पनि यो खण्डमा योगदान दिन सक्नुहुन्छ।

खण्ड २: *The Child* (बच्चा) तपाईंको बच्चाले उनलाई सजिलो लामे चिनेको कोही वयस्कको सहयोगमा भर्नुपर्छ। यो तपाईं आफै या बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षक पनि हुनसक्नुहुन्छ।

खण्ड ३: *The Family* (परिवार) तपाईंले भर्नुपर्छ। आफ्नो बच्चाको संक्रमण विवरणमा तपाईंले आफ्नो दृष्टिकोण दर्शाएर योगदान दिनु महत्त्वपूर्ण हो। यो खण्डमा तपाईंलाई शीघ्र मद्दत गर्न प्रश्नहरूको श्रृंखला समावेश हुन्छ। यी प्रश्नहरू मध्ये कुनै वा सबैको जवाफले तपाईंको बच्चाको शिक्षक र OSHC शिक्षक (जहाँ लागूहुन्छ) लाई मद्दत गर्नसक्छ र तपाईंको परिवार र बच्चालाई उचित तरिकाको सहयोग र प्रतिक्रियाले उनको सिकाइ र विकासमा सहयोग पुग्नेछ।

संक्रमण वक्तव्यको मैले भर्ने भाग भरेपछि के हुन्छ?

तपाईंले खण्ड ३: परिवार भरेपछि तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकलाई फिर्ता दिनुहोस्। यदि तपाईंले खण्ड २: बच्चा भर्ने बच्चाको मद्दत गर्नुभएको छ भने, त्यो खण्ड ३ संग फर्काउनुहोस्।

तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकले संक्रमण विवरणका सबै खण्डहरू सङ्कलन गर्नेछन र त्यसको एक प्रतिलिपि तपाईंलाई दिनेछन्।

तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकले संक्रमण विवरण प्रतिलिपि तपाईंको बच्चाको विद्यालय र OSHC सेवा संग पनि (यदी लागू भएमा) पूर्ण आदानप्रदान गरिदिनेछन्।

यदी तपाईंलाई आफ्नो बच्चा कुन स्कूलमा जान्छ भन्ने निश्चित छैन भने, तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकले संक्रमण विवरणको दोश्रो प्रतिलिपि तपाईंलाई दिनेछन ता कि तपाईंले आफ्नो बच्चा भर्ना गर्दा तपाईंको बच्चाको स्कूलमा त्यसको एक प्रतिलिपि दिन सक्नुहुन्छ।

यदि खण्ड ३: परिवार संस्थामा फिर्ता गरिएको छैन भने, तपाईंको बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकले पूरा गरेका खण्डहरू तपाईंको बच्चाको विद्यालय र OSHC सेवा (जहाँ लागू हुन्छ) संग आदानप्रदान गरिदिन्छन र आदानप्रदान गरिएको दस्तावेजको एक प्रतिलिपि तपाईंलाई राख्नका लागि दिनेछन्।

अनुसन्धान तथा विद्यालयबाट प्राप्त सुझाव अनुसार यो जानकारी आदानप्रदान गर्नाले (बाँड्नाले) स्कूल थाल्नु अधिको संक्रमणलाई सफल पार्न सघाएको संकेत गरेको छ। तथापि, यदी तपाईं आफ्नो बच्चाको कुनै पनि सान्दर्भिक जानकारी आफ्नो बच्चाको स्कूलसंग साझेदारी गर्न चाहनुहुन्न भने कृपया यो कुरा आफ्नो बच्चाको प्रारम्भिक बाल्यकाल शिक्षकसंग छलफल गर्नुहोस्।

थप जानकारीका लागि

कृपया www.education.vic.gov.au/transitiontoschool मा हेर्नुहोला।

यो कागजात बिभिन्न भाषामा अनुवाद गरिएको छ।

www.education.vic.gov.au/transitiontoschool मा उपलब्ध छन्।